



लोक सेवा आयोग

# दिपायल कार्यालय



राजपुर, डोटी

लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

सूचना नं. ३१/०७८-७९, मिति : २०७८/०८/१२ गते

यस कार्यालयबाट संचालन हुने नेपाली सेनाको **विज्ञापन नं ०७८/७९/०१** (खुला तथा समावेशी), सैन्य पदको श्री श्री रुद्रध्वज गण, सिलगढी ब्यारेक, डोटीबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको सतियोगितात्मक लिखित परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड २०७७ (तेस्रो संशोधन) को पालना गर्ने गराउने गरी पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

### लिखित परीक्षाको परीक्षा केन्द्र तथा परीक्षा कार्यक्रमः

सि.नं.	परीक्षा मिति र समय	विषय	रोल नं.	उम्मेदवार संख्या	परीक्षा भवन
१.	२०७८/०८/१८ गते बिहान ११:०० बजे (२ घण्टा ३० मिनेट)	अंग्रेजी, नेपाली, गणित र सामान्य ज्ञान	W०३ देखि W१०३० सम्म	३०० जना	श्री सुजङ्ग मा.वि. राजपुर, दिपायल, डोटी ।
२.			W१०३१ देखि W१४७५ सम्म	१२८ जना	श्री लोक सेवा आयोग दिपायल कार्यालय, राजपुर, दिपायल, डोटी ।

#### द्रष्टव्य १:

- क) परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्ने गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
- ख) प्रवेशपत्र विना परीक्षामा सम्मिलित नगराईने हुँदा अनिवार्यरूपमा प्रवेशपत्र साथमा लिई परीक्षा सञ्चालन हुनु भन्दा ३ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ । परीक्षा भवनबाट प्रवेशपत्र वितरण गरिने छैन ।
- ग) परीक्षा भवनमा झोला, मोवाइल, क्याल्कुलेटर तथा अन्य ईलेक्ट्रोनिक्स सामाग्रीहरू लैजान निषेध गरिएको छ ।
- घ) परीक्षामा कालो मसी मात्र प्रयोग गर्नु पर्नेछ । वस्तुगत बहु वैकल्पिक प्रश्नको उत्तर दिंदा Capital Letter मा (A,B,C,D) लेख्नु पर्नेछ ।
- ड) **परीक्षार्थीले परीक्षा दिन आउँदा सम्बन्धित निकायबाट जारी भएको प्रवेश-पत्र सँगै नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र अनिवार्य रूपमा लिई उपस्थित हुनु पर्नेछ ।**

#### द्रष्टव्य २: संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्बन्धि मापदण्ड, २०७७ (तेस्रो संशोधन) अनुसार परीक्षार्थीले तपसिलमा उल्लेखित विषयहरूको पूर्ण रूपमा पालन गर्नु पर्नेछ ।

- क) परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
- ख) परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कदा र शौचालय प्रयोग गर्दा भिडभाड नगरीकन एकआपसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी भौतिक दूरी कायम गर्नुपर्नेछ ।
- ग) परीक्षार्थीहरूले समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन । परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालन गर्नुपर्नेछ ।
- घ) कोभिड-१९ (COVID-19) संक्रमित उम्मेदवारहरूको लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०९४-४४०१४७ वा ०९४-४४०१७८ मा सम्पर्क गरी वा ईमेल [dipayal@psc.gov.np](mailto:dipayal@psc.gov.np) तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनु हुन सुचित गरिन्छ ।

.....  
(गणेश बहादुर कठायत)  
कम्प्युटर अपरेटर

.....  
(रमेश कुमार कटुवाल)  
शाखा अधिकृत

.....  
(बिष्णु पौडेल)  
नि. कार्यालय प्रमुख